

**Nepali transcript:**

सावित्री पाठक: अब प्याज fry गर्ने।

अंतरवार्ताकर्ता: अनी यो कती समय fry गर्नुपर्छ?

सावित्री पाठक: अब धेरै पर्देन, अलिअलि रातो अलिअलि। अलिअलि रातो बनाउने।  
त्यसपछि अलिअलि टमाटर हाल्ने। त्यसपछि<sup>1</sup> लसुन हाल्ने, पिसेको।  
त्यसपछि अदुवा। त्यसपछि अब साग हाल्ने। र अलिकति नुन हाल्ने।

अंतरवार्ताकर्ता: अनी त्यसरी मिसाउँदै गर्ने?

सावित्री पाठक: सबै मिसाउँदै गर्ने, त्यसपछि अब lastमा, पाक्ने पाक्ने बेलामा त्यो पनीर  
हाल्ने।

अंतरवार्ताकर्ता: अनी त्यो पाकेको छ भनेर कसरी थहा हुन्छ?

सावित्री पाठक: अब यो हेर्दाखीर थहा हुन्छ पाकिसक्यो भनेर। अब साग अलिकति उ गर्दा  
पाकिहाल्छ। साग धेरै पकाउनु पर्देन। ल अब पनीर हालें। अब यसलाई  
चलाउने। अब पिरो खान मन छ भने अलिकति, यसलाई के भन्छ अब?

अंतरवार्ताकर्ता: खुर्सानी।

सावित्री पाठक: खुर्सानी, धुलो खुर्सानी अलिकति हाल्ने। थोरै। अब माथीबाट cream हालिदिने।

अंतरवार्ताकर्ता: यो cream कती हालेको?

सावित्री पाठक: अब cream यो, एक पाउँ भरी... कति अब यसको एक पाउँ हो, अब आधा।

अंतरवार्ताकर्ता: एक पाउँको आधी हाल्ने?

---

<sup>1</sup> The interviewee says 'tya-han-ri' instead of 'त्यस पछि -tyas pa-chi'. This is a colloquial way of shortening the word. Not all Nepali people do this. It is like shortening 'want to' to 'wanna' in English.

सावित्री पाठकः अँ [yes]. ल अब यो भयो। साग-पनीर भयो अब।

**English translation:**

Savitri Pathak: Now we are going to fry the onion.

Interviewer: And for how long do you have to fry it?

Savitri Pathak: Not that long<sup>2</sup>. Make the onion a little brown<sup>3</sup>. Then add a little bit of the tomatoes. Then add garlic that has already been chopped into pieces. Then ginger. Then add the spinach. And add a little salt.

Interviewer: And then you keep stirring like that?

Savitri Pathak: Keep stirring everything. Then at the end, when it is about completely cooked, add that *paneer*.

Interviewer: And how do you know that it is completely cooked?

Savitri Pathak: You'll know that it is completely cooked when you look at it. When you [stir] the spinach a little, it will be cooked. You don't have to cook the spinach that much. Now, I have added the *paneer*. Now mix this. If you want to eat something spicy... [add] a little—what do you call this?

Interviewer: Chili.

Savitri Pathak: Chili. Add a little powdered chili. Just a little. Now add cream on top.

Interviewer: How much cream are you adding?

Savitri Pathak: This cream... one *pau*<sup>4</sup>.... how much? This is one *pau*, basically half.

Interviewer: You add half of one *pau*?

Savitri Pathak: Yes. Now this is done. The *sag paneer* is done.

---

<sup>2</sup> The literal translation is actually: not that much.

<sup>3</sup> The literal translation of this is actually red. However, it is used as a synonym of brown. The words for colors in Nepal are different to English, in that, some colors are common words than others. For instance in this case red is a more common term than brown. This is sometimes due to there not being a proper word for a certain color. Otherwise a short phrase is used to describe the color. For example, purple in Nepali is 'onion color' and orange is 'orange [the fruit] color.'

<sup>4</sup> A form of measurement, which is less than 1 liter.

**About CultureTalk:** CultureTalk is produced by the Five College Center for the Study of World Languages and housed on the LangMedia Website. The project provides students of language and culture with samples of people talking about their lives in the languages they use every day. The participants in CultureTalk interviews and discussions are of many different ages and walks of life. They are free to express themselves as they wish. The ideas and opinions presented here are those of the participants. Inclusion in CultureTalk does not represent endorsement of these ideas or opinions by the Five College Center for the Study of World Languages, Five Colleges, Incorporated, or any of its member institutions: Amherst College, Hampshire College, Mount Holyoke College, Smith College and the University of Massachusetts at Amherst.

© 2013 Five College Center for the Study of World Languages and Five Colleges, Incorporated